



नेपाल राजपत्र

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड ५३) काठमाडौं, असोज ३० गते २०६० साल (अतिरिक्ताङ्क ३४)

भाग ३

श्री ५ को सरकार

अर्थ मन्त्रालयको

सूचना १

आकस्मिक बीमा कोष संचालन नियमावली, २०६०

प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले देहायका नियमहरू बनाएको छ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “आकस्मिक बीमा कोष संचालन नियमावली, २०६०” रहेकोछ।

(२) यो नियमावली श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ।

२. परिभाषा: विषय वा प्रसँगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-

(क) “कोष” भन्नाले नियम ३ बमोजिम स्थापना भएको आकस्मिक बीमा कोष सम्झनु पर्छ।

(ख) “जोखिम समूह” भन्नाले हुलदंगा, हडताल, नागरिक उपद्रव, द्वेषपूर्ण तथा आतंकवाद जस्ता क्रियाकलापबाट हुन सक्ने क्षतिको विरुद्ध सुरक्षा प्रदान गरिने जोखिम सम्झनु पर्छ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

- (ग) "बीमा समिति" भन्नाले बीमा ऐन, २०४९ को दफा ३ को उपदफा (१) बमोजिम गठन भएको बीमा समिति सम्झनु पर्छ ।
- (घ) "सञ्चालक समिति" भन्नाले नियम ९ बमोजिम गठन भएको कोषको सञ्चालक समिति सम्झनु पर्छ ।
- (ङ) "सदस्यता प्राप्त बीमक" भन्नाले नियम ४ बमोजिम कोषको सदस्यता प्राप्त गरेको बीमक सम्झनु पर्छ ।
- (च) "सदस्य" भन्नाले सञ्चालक समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले सञ्चालक समितिको अध्यक्ष तथा कोष प्रबन्धक समेतलाई जनाउँछ ।
- (छ) "कोष प्रबन्धक" भन्नाले नियम १५ बमोजिम नियुक्त भएको कोषको प्रबन्धक सम्झनु पर्छ ।
- (ज) "आर्थिक वर्ष" भन्नाले प्रत्येक वर्षको श्रावण महिनाको १ गतेदेखि आषाढ महिनाको मसान्तसम्मको अवधि सम्झनु पर्छ ।

३. कोषको स्थापना: (१) नेपाल अधिराज्यभित्र जारी गरिएको निर्जीवन बीमालेख अन्तर्गतको भौगोलिक क्षेत्रभित्र पर्न सक्ने जोखिम समूहको दावी व्यहोर्नका लागि पूनर्बीमाको व्यवस्था गर्न तथा सो सँग सम्बन्धित अन्य बीमा जोखिमहरुको भुक्तानी गर्नको लागि आकस्मिक बीमा कोष नामबाट एउटा कोषको स्थापना गरिएको छ ।

(२) उपनियम (१) बमोजिमको कोषमा देहायका रकमहरु रहनेछन् :-

- (क) श्री ५ को सरकारबाट प्राप्त हुने रकम,
- (ख) बीमकबाट प्राप्त हुने सदस्यता शुल्क,
- (ग) बीमकहरुले बीमालेखमा रक्षावरण गरेको जोखिम समूह वापतको रकम,
- (घ) बीमकहरुले पूनर्बीमकबाट पाउने पूनर्बीमा कमिशन र मुनाफा वापत प्राप्त हुने रकम,
- (ङ) नियम ८ बमोजिम लगानीबाट प्राप्त मुनाफा,
- (च) अन्य स्रोतबाट प्राप्त हुने रकम ।

(३) उपनियम (२) बमोजिम कोषमा जम्मा भएको रकमबाट उपनियम (१) बमोजिमको जोखिम भुक्तानी गर्न नपुग हुन गएको अवस्थामा कोषका सदस्यहरुलाई बीमा समितिले थप शुल्क लगाउन सक्नेछ ।

४. कोषको सदस्यता : (१) बीमा ऐन, २०४९ बमोजिम निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न दर्ता भएका बीमकले कोषको सदस्यता प्राप्त गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम कोषको सदस्यता प्राप्त गर्न चाहने बीमकले सञ्चालक समिति समक्ष अनुसूची- १ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

(२)

आधिकारिकता मुद्रा विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

- (३) उपनियम (२) बमोजिम प्राप्त हुन आएको निवेदन यस नियमावली बमोजिम रीत पुगेको देखिएमा त्यस्तो निवेदक बीमकलाई सञ्चालक समितिले अनुसूची-२ बमोजिमको ढाँचामा कोषको सदस्यता प्रदान गर्नेछ ।
५. कोषको सदस्यता खारेज हुने: (१) देहायको अवस्थामा सञ्चालक समितिले नियम ४ बमोजिम प्रदान गरेको कोषको सदस्यता खारेज गर्न सक्नेछ :-
- (क) निर्जीवन बीमा कारोबार गर्न पाएको प्रमाणपत्र रद्द भएमा ।
 - (ख) कोषमा बुझाउनु पर्ने बीमा शुल्क नबुझिएमा ।
 - (ग) यस नियमावली बमोजिम गर्नु पर्ने कार्य नगरेमा ।
- (२) उपनियम (१) बमोजिम कुनै बीमकको सदस्यता खारेज गर्नु अघि सञ्चालक समितिले त्यस्तो सदस्यता प्राप्त बीमकलाई आफ्नो पक्षमा सफाई पेश गर्ने उचित अवसर प्रदान गर्नु पर्नेछ ।
६. कोषमा बुझाउनु पर्ने बीमा शुल्क: (१) बीमालेख अन्तर्गतको भौगोलिक क्षेत्रभित्र पर्न सक्ने जोखिम समूहको दावी तथा सो सँग सम्बन्धित अन्य बीमा जोखिम व्यहोर्नका लागि सञ्चालक समितिले तोकिए बमोजिमको शुल्क सदस्यता प्राप्त बीमकले कोषमा बुझाउनु पर्नेछ ।
- (२) नियम ५ बमोजिम कोषको सदस्यता खारेज भएको बीमकबाट कोषको सदस्यता खारेज हुनुअघि कोषमा बुझाउनु पर्ने शुल्क असुल गर्न सदस्यता खारेज भएको कारणले मात्र बाधा पुगेको मानिने छैन ।
७. कोषको प्रयोग: नेपाल अधिराज्यभित्र जोखिम समूह रक्षावरण गरी जारी भएका बीमालेखलाई सुरक्षण प्रदान गर्न र कोषको आवश्यक प्रशासकीय खर्च व्यहोर्न कोषमा रहेको रकमबाट बीमा समितिको स्वीकृतिले सञ्चालक समितिले खर्च गर्न सक्नेछ ।
८. लगानी गर्न सक्ने: कोषमा रहेको रकमबाट जोखिम समूहको भुक्तानी र कोषको प्रशासकीय खर्च कट्टा गरी बाँकी हुन आएको रकम श्री ५ को सरकारको स्वीकृति लिई सञ्चालक समितिले श्री ५ को सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, जमानतपत्र वा वचतपत्रमा लगानी गर्न सक्नेछ ।
९. कोषको सञ्चालक समिति: (१) कोष सञ्चालन गर्नको लागि श्री ५ को सरकारले देहायका अध्यक्ष तथा सदस्य रहेको एउटा सञ्चालक समिति गठन गर्नेछ:-
- (क) श्री ५ को सरकारले तोकेको व्यक्ति -अध्यक्ष
 - (ख) श्री ५ को सरकारले बीमकहरुको समानुपातिक प्रतिनिधित्व हुने गरी मनोनयन गरेका तीनजना प्रतिनिधि -सदस्य
 - (ग) कोष प्रबन्धक -सदस्य-सचिव

(३)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(२) सञ्चालक समितिले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञलाई पर्यवेक्षकको रूपमा सञ्चालक समितिको बैठकमा उपस्थित हुन आमन्त्रित गर्न सक्नेछ ।

(३) सञ्चालक समितिका सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।

(४) सञ्चालक समितिको सचिवालय बीमा समितिको कार्यालयमा रहनेछ ।

१०. सञ्चालक समितिको बैठक र निर्णय: (१) सञ्चालक समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।

(२) सञ्चालक समितिको बैठक आवश्यकतानुसार बस्नेछ ।

तर दुईवटा बैठक बीचको अन्तर दुई महिनाभन्दा बढी हुने छैन ।

(३) सञ्चालक समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरूले आफू मध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ ।

(४) सञ्चालक समितिको कुल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

(५) सञ्चालक समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत समेत दिन सक्नेछ ।

(६) सञ्चालक समितिको निर्णय अध्यक्ष र सदस्य-सचिवद्वारा प्रमाणित गरिनेछ ।

(७) सञ्चालक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सञ्चालक समिति आफैले निर्धारण गरेबमोजिम हुनेछ ।

११. सञ्चालक समितिको काम, कर्तव्य र अधिकार: सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

(क) कोषको व्यवस्थापन गर्ने,

(ख) जोखिम समूहको पूनर्बीमाको आवश्यक व्यवस्था तथा कार्यान्वयन गर्ने गराउने,

(ग) जोखिम समूहको पूनर्बीमा व्यवस्थाको सिंहावलोकन गर्ने,

(घ) कोषको हितको दृष्टिकोणबाट जोखिम समूहको भविष्यमा अरु थप सुरक्षण व्यवस्था गर्न, नयाँ पूनर्बीमा व्यवस्था गर्न र नवीकरण गर्न बीमकहरूसँग समझौता गर्ने गराउने,

(ङ) सदस्य बीमकहरूबाट जोखिम समूहको आवश्यक पूनर्बीमा विवरण तथा बीमा शुल्क लिई पूनर्बीमा शुल्क भुक्तानी गर्ने, गराउने,

(च) कोषमा पर्न आउने दावी फछ्छ्यौट प्रकृयाको लागि बीमा समितिबाट मान्यता प्राप्त सभेयरहरू नियुक्त गर्नु वा सदस्य बीमकहरूले सोही प्रयोजनको लागि नियुक्त गर्ने सभेयरहरू सम्बन्धी आधार निर्धारण गर्ने,

(छ) यस नियमावली अन्तर्गतको दावी फछ्छ्यौट प्रकृया सम्बन्धी निर्देशिका तयार गरी लागू गर्ने,

(४)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुनेछ।

- (ज) सदस्यता प्राप्त बीमकहरुको लागि "जोखिम समूह" सम्बन्धी बीमा, पुनर्बीमा व्यवस्थापनको निर्देशिका तयार गरी लागू गर्ने र बीमक तथा पुनर्बीमकहरुसँग समन्वय गर्ने तथा त्यस्ता निर्देशिकाहरु समयानुकूल परिमार्जन गर्ने,
- (झ) कोष सञ्चालन सम्बन्धमा बीमा समिति मार्फत श्री ५ को सरकारलाई आवश्यक प्रतिवेदन तथा सर-सल्लाह र सुझाव दिने,
- (ञ) जोखिम समूहका सम्बन्धमा पुनर्बीमकहरुबाट प्राप्त हुने पुनर्बीमा कमिशनमा बीमा समितिको स्वीकृति लिई सञ्चालक समितिले तोकिएका बमोजिमको रकम कट्टा गरी बाँकी रकम सम्बन्धित बीमकहरुलाई भुक्तानी दिने,
- (ट) यस नियमावली अन्तर्गतको दावी प्रकृयाको अन्तिम टुंगो लगाउने,
- (ठ) जोखिम समूहबाट पर्ने दावी फछ्यौट गर्ने, दावीहरु फछ्यौट गर्न बीमकहरुलाई अख्तियार प्रत्यायोजन गर्ने,
- (ड) कोष सञ्चालनको लागि आवश्यक आर्थिक तथा प्रशासनिक निर्देशिका तयार गरी लागू गर्ने,
- (ढ) कोषको सदस्यताको सम्बन्धमा आवश्यक आधार तर्जुमा गर्ने तथा शुरुमा कोषको सदस्यता नलिएका बीमकहरुको सदस्यता सम्बन्धमा आवश्यक निर्णय गर्ने,
- (ण) नियम ५ बमोजिम सदस्यता प्राप्त बीमकहरुको सदस्यता खारेज गर्ने,
- (त) सदस्यता प्राप्त बीमकलाई सदस्यताको प्रमाणपत्र प्रदान गर्ने,
- (थ) यस नियमावलीको उद्देश्य प्राप्तिका लागि आवश्यक अन्य कार्यहरु गर्ने ।

१२. कोषको सञ्चालन तथा व्यवस्था: (१) यस नियमावली बमोजिम कोषमा जम्मा गरिने रकम सञ्चालक समितिले तोकिएको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।

(२) उपनियम (१) बमोजिम खोलिएको खाताको सञ्चालन सञ्चालक समितिले तोकिएका बमोजिम हुनेछ ।

१३. लेखा र लेखा परीक्षण: (१) कोषको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ ।

(२) कोषको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।

(३) श्री ५ को सरकारले चाहेमा जुनसुकै बखत कोषको आय व्ययको लेखा तत्सम्बन्धी कागजातहरु र अन्य नगदी जिन्सी समेत जुनसुकै बखत जाँचन वा जाँचन लगाउन सक्नेछ ।

१४. उपसमिति गठन गर्न सक्ने: यस नियमको उद्देश्य प्राप्तिका लागि सञ्चालक समितिले आवश्यकतानुसार प्राविधिक उपसमितिहरु गठन गर्न सक्नेछ ।

१५. कोष प्रबन्धकको नियुक्ति: (१) श्री ५ को सरकारले देहायको योग्यता पुगेका व्यक्तिलाई कोष प्रबन्धकमा नियुक्त गर्न वा तोक्न सक्नेछ:-

- (क) मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरी बीमा, पुनर्बीमा तथा दावीको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेको ।

(५)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुनेछ।

(ख) पैंतीस वर्ष उमेर पूरा भई साठी वर्ष ननाघेको ।

तर कोष प्रबन्धकको नियुक्ति नहुन्जेलसम्म बीमा समितिका वहालवाला अधिकृत कर्मचारी मध्येबाट अध्यक्षले तोकेको व्यक्तिले कोष प्रबन्धकको कार्य गर्नेछ ।

(२) कोष प्रबन्धक सचिवालयको मुख्य प्रशासकीय अधिकारी हुनेछ । सञ्चालक समितिका निर्णयहरु कार्यान्वयन गर्ने तथा कोषको काम कारवाहीको रेखदेख र नियन्त्रण गर्ने सम्पूर्ण अधिकार तथा कर्तव्य कोष प्रबन्धकको हुनेछ ।

(३) कोष प्रबन्धकको पदावधि तीन वर्षको हुनेछ र निजलाई पुनः नियुक्त गर्न वा तोक्न सकिनेछ ।

(४) कोष प्रबन्धकको सेवा, शर्त तथा सुविधा बीमा समितिको सिफारिशमा श्री ५ को सरकारले तोकिदिए बमोजिम हुनेछ ।

(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कोष प्रबन्धकले कोषलाई हानि नोक्सानी पुऱ्याई यस नियमावलीको उद्देश्य तथा कोषको हित विपरीत हुने कुनै काम कारवाही गरेमा वा सञ्चालक समितिको नीति निर्देशन अनुरूप कार्य सम्पादन नगरेमा बीमा समितिले तोकिदिएको प्रकृया अपनाई सञ्चालक समितिले निजलाई कोष प्रबन्धक पदबाट हटाउन सक्नेछ ।

तर यसरी पदबाट हटाउनु अघि कोष प्रबन्धकलाई आफ्नो सफाई पेश गर्ने उचित अवसरबाट वञ्चित गरिने छैन ।

१६. कर्मचारी सम्बन्धी व्यवस्था : कोष सञ्चालनको लागि आवश्यक कर्मचारी बीमा समितिले उपलब्ध गराउनेछ ।

१७. विघटन : (१) श्री ५ को सरकारले आवश्यक देखेमा कोषको विघटन गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम कोषको विघटन भएमा कोषमा रहेको नगदी, जिन्सी तथा अन्य सम्पत्ति श्री ५ को सरकारमा सर्नेछ ।

१८. निर्देशन दिन सक्ने : कोष सञ्चालन सम्बन्धी विषयमा श्री ५ को सरकारले सञ्चालक समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यसरी दिएको निर्देशन पालना गर्नु सञ्चालक समितिको कर्तव्य हुनेछ ।

१९. अनुगमन तथा रेखदेख : कोष सञ्चालन सम्बन्धी कार्यको अनुगमन तथा रेखदेख बीमा समितिले गर्नेछ ।

२०. श्री ५ को सरकारसँग सम्पर्क : सञ्चालक समितिले श्री ५ को सरकारसँग सम्पर्क राख्नु परेमा अर्थ मन्त्रालय मार्फत राख्नु पर्नेछ ।

(६)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

अनुसूची-१

(नियम ४ को उपनियम (२) सँग सम्बन्धित)

कोषको सदस्यताको लागि निवेदन फारम

श्रीमान् अध्यक्षज्यू,

कोष सञ्चालक समिति

.....

विषय :- सदस्यता पाउँ ।

आकस्मिक बीमा कोष सञ्चालन नियमावली, २०६० को नियम ४ बमोजिम कोषको सदस्यताको लागि देहायको विवरण खुलाई निवेदन गरेको छु / छौं ।

१. बीमा ऐन, २०४९, बमोजिम निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न बीमा समितिमा दर्ता भएको मिति र दर्ता नं
२. आफूले गरेको बीमा व्यवसायको विवरण
३. आफ्नो संगठित संस्थाको प्रवन्धपत्र र नियमावली,
४. निर्जीवन बीमा व्यवसाय गर्न पाएको प्रमाणपत्र,
५. अन्य आवश्यक विवरण

निवेदक बीमक :

प्रमाणपत्र नं. :

हस्ताक्षर :

मिति :

(७)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

खण्ड ५३ अतिरिक्ताङ्क ३४ नेपाल राजपत्र भाग ३ मिति २०६०।१।३०

अनुसूची-२

(नियम ४ को उपनियम (३) संग सम्बन्धित)

कोषको सदस्यता प्रमाणपत्र

श्री

प्रमाणपत्र नं.....

विषय :- कोषको सदस्यता बारे ।

तपाईंले मिति मा सञ्चालक समिति समक्ष दिएको निवेदन उपर कारवाही हुँदा तपाईंलाई कोषको सदस्यता प्रदान गर्न सञ्चालक समितिले मिति मा निर्णय गरे बमोजिम यो सदस्यता प्रदान गरिएको छ । तल लेखिएका शर्तहरूको पालना गर्नु होला ।

शर्तहरू

१.

कोष प्रबन्धक

२.

मिति :

३.

सूचना २

श्री ५ को सरकारले आकस्मिक बीमा कोष संचालन नियमावली, २०६० को नियम १ को उपनियम (२) ले दिएको अधिकार प्रयोग गरी उक्त नियमावली मिति २०६० साल कार्तिक १ गते प्रारम्भ हुने गरी तोकेको छ ।

आज्ञाले,

भानु प्रसाद आचार्य

श्री ५ को सरकारको सचिव